



नौमूले गाउँपालिका

“सुशासन र पारदर्शिता, सुखी नौमूलेबासी हाम्रो प्रतिबद्धता”

# नौमूले राजपत्र

खण्ड: १

संख्या: २

मिति: २०८१/०६/१४

भाग-२

नौमूले गाउँपालिका

कार्यपालिकाबाट जारी नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार वा अर्को स्थानीय तहसँग भएको सम्झौताको व्यहोरा

# प्राविधिक कर्मचारी फिल्ड सुविधा कार्यविधि, २०७४

गाउँ कार्यपालिकाबाट पारित मिति २०७४ फाल्गुण २ गते

## प्रस्तावना:

गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरु गाउँपालिकाबाट संचालित योजनाहरुको योजनास्थलमै जानुपर्ने गरी संचालित हुने विकास योजना तथा कार्यक्रममा हुने प्राविधिक कर्मचारीले प्राप्त गर्ने सुविधालाई व्यवस्थित गर्न वाञ्छनिय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी नौमूले गाउँकार्यपालिकाले यो प्राविधिक कर्मचारी फिल्ड सुविधा कार्यविधि, २०७४ जारी गरेको छ ।

## १. संक्षिप्त नाम र प्रारम्भ:

(क) यस कार्यविधिको नाम “प्राविधिक कर्मचारी फिल्ड सुविधा कार्यविधि, २०७४” रहेको छ ।

(ख) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

## २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “अनुगमन समिति” भन्नाले गाउँ कार्यपालिकाले गठन गरेको अनुगमन समिति सम्भन्नु पर्दछ ।

(ख) योजना भन्नाले गाउँपालिकाभित्र संचालित योजनाहरु बुझ्नुपर्नेछ ।

(ग) “कार्यालय” भन्नाले गाउँ कार्यपालिकाको कार्यालय सम्भन्नु पर्दछ ।

(घ) “समिति” भन्नाले उपभोक्ता समिति भन्ने सम्भन्नु पर्दछ ।

(ङ) प्राविधिक कर्मचारी भन्नाले योजना हेर्ने गरी तोकिएको प्राविधिक कर्मचारी सम्भन्नुपर्दछ ।

(च) अधिकृतस्तर भन्नाले राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी तथा सहायकस्तर भन्नाले राजपत्र

अनङ्कीत कर्मचारीलाई बुझ्नुपर्नेछ ।

३. फिल्ड आदेश स्वीकृत गर्नुपर्ने: यस कार्यविधि बमोजिम योजनाको लगत ईस्टिमेट तयार गर्न, रनिङ विल तयार गर्न, अनुगमन गर्न, कार्यसम्पादन स्तर जाँच गर्न वा नापि किताब तयार पार्न वा कार्य सम्पन्न प्रतिवेदन तयार गर्न वा योजना सम्पन्न भै सकेपश्चात जुनसुकै अवस्थामा प्राविधिक कर्मचारी फिल्डमा गई हेर्नुपर्ने भएमा सो को अगावै अनुसूची- १ बमोजिमको फिल्ड आदेश स्वीकृत गराई जानुपर्नेछ ।

४. समूहीकृत मूल्याङ्कन गर्नुपर्ने: १ एक दिन भन्दा बढी अवधिको लागि दफा ३ बमोजिमको फिल्ड आदेश स्वीकृत गराउँदा ठाउँ भेग पायक मिल्ने आधारमा कम्तीमा तीनवटा योजनका लागि दफा ३ मा उल्लेखित काम मध्ये कुनै एक काम एकैपटक हुन सक्ने गरी समूहीकृत गरी बनाई पेश गर्नुपर्नेछ ।

२. उपदफा (१) बमोजिम एक भन्दा बढी दिनका लागि कर्मचारी खटिनुपर्ने भएमा कम्तीमा स्वीकृत दिन बराबरको योजना संख्यामा कामकाज गर्नुपर्नेछ ।

५. **प्रतिवेदन पेश गर्नुपर्ने:** (१) दफा ३ मा उल्लेखित मध्ये जुन योजनाका लागि जुन काममा खटीई गएको हो कामको नियमानुसारको प्रतिवेदन फिल्डबाट फर्किएको तीन दिनभित्र तयार गरी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ ।

२) उपदफा (१) बमोजिमो प्रतिवेदन स्वीकृत भईसके पश्चात मात्रै अनुसूची -२ बमोजिमको फिल्ड बिल भरी पेश गर्न सकिनेछ ।

६. **योजनागत फिल्ड भ्रमण फाँटवारी तयार गर्नुपर्ने:** १. प्राविधिक कर्मचारीले अधिल्लो महिनामा कम्तीमा एकपटक फिल्ड आदेश स्वीकृत गराएको योजनाको अर्को महिनाको सात गते भित्र अनुसूची-३ को ढाँचामा मासिक फिल्ड भ्रमण फाँटवारी तयार गर्नुपर्नेछ ।

२. यस कार्यविधि बमोजिम फिल्ड सुविधा दावी गर्ने कर्मचारीले योजनाको कार्यसम्पन्न भईसके पश्चात प्रतिवेदन साथसाथै प्रत्येक योजनाका लागि फिल्डमा खटिएको योजनागत फिल्ड भ्रमण फाँटवारी अनुसूची-४ को ढाँचामा तयार गरी पेश गर्नुपर्नेछ ।

३. अनुसूची-४ बमोजिम जुन उद्देश्यले फिल्ड भ्रमण गरिएको हो सो फिल्ड आदेशको अन्तिम मितिले सात दिनभित्र प्रतिवेदन पेश नगरेमा उक्त उद्देश्य बापतको दिन बराबरको फिल्ड सुविधा दावी गर्न पाइने छैन ।

४. एक योजनाका लागि सबै चरणमा गरी अधिकतम ३ पटक भन्दा बढीको फिल्ड आदेश स्वीकृत गरि बिल भुक्तानी लागि पेश गर्न पड्ने छैन ।

७. **असुलउपर गरिने:** यस कार्यविधि विपरीत बढी फिल्ड सुविधा उपभोग गरको वा दफा ५ बमोजिमको समयमा प्रतिवेदन पेश नगरको वा यस कार्यविधि बमोजिमको प्रक्रिया पुरा नगरकेको ठहरेमा त्यस्तै भुक्तानी दिने कर्मचारीबाट बढी ठहर भए बराबरको रकम सरकारी बाँकी सरह असुलउपर गरिनेछ ।

८. **फिल्ड सुविधा:** १. दफा ५ बमोजिमको प्रतिवेदन स्वीकृत भईसकेपछि अधिकृतस्तरको कर्मचारीको हकमा प्रतिदिन रु चार सय र सहायकस्तरको कर्मचारीको हकमा रु तीनसय बराबरको फिल्डभत्ता उपलब्ध गराईनेछ ।

२. नौमूले गाउँपालिका वडा नं. १ को नौमूले बजार क्षेत्रको हकमा यस कार्यविधि बमोजिमको फिल्ड भत्ता उपलब्ध गराईने छैन साथै वडा नं. २ को निरगा, नौफेरी र वडा नं. ७ को पैती वडा नं. ४ को सुपकुने, माउखोला कुइने चेप्टे वाड नं. ३ को भित्रिखोला भाँडे छिहिरा क्षेत्रका योजनाहरुको हकमा उपदफा १ बमोजिमको रकममा रु पचास प्रतिदिन बराबरको थप फिल्ड सुविधा उपलब्ध गराईनेछ ।

३ उपदफा २ बमोजिमको फिल्ड सुविधा प्राप्त गर्नुपूर्व योजनगत फिल्ड प्रतिवेदनमा सम्बन्धीत वडा समितिका पदाधिकारीको सिफारिस अनिवार्य रहनेछ ।

३. स्वीकृत फिल्ड आदेशको अन्तिम दिन बापत उपदफा १ बराबरको रकम चौथाई रकम मात्र फिल्ड सुविधा दिन सकिनेछ ।
४. प्राविधिक कर्मचारीले आफूले महिनाभरमा काम गरेको प्राविधिक प्रतिवेदन तथा यस कार्यविधि बमोजिम तयार गरी पेश गर्नुपर्ने कार्यविधिहरु अनुसूची १, २, ३, ४ को निर्दिष्ट ढाँचामा भरी अर्को महिनाको सात गते भित्र पेश गरेपछि मात्रै भुक्तानी दिन सकिने छ ।
५. यसरी उपलब्ध गराइने फिल्ड भत्ताको रकमको सम्पूर्ण श्रोतका रुपमा नौमूले गाउँपालिकाको गाउँसभाबाट पारीत भएका योजनाहरुको कन्टिन्जेन्सि बापतको शिर्षकबाट मात्र भुक्तान गरिनेछ ।
९. **असल नियतले गरेका काम बचाऊ:** यस कार्यविधि बमोजिम योजना सम्पन्न गर्दा असल नियतले गरेका कामको सम्बन्धमा प्राविधिक कर्मचारी, जनप्रतिनिधी वा अनुगमन टोलीको संयोजक तथा सदस्यहरु उपर कुनै कारवाही हुनेछैन ।
१०. **प्रचलित कानून बमोजिम हुने:** (क) यस कार्यविधिमा भएको व्यवस्थाले प्रचलित कानून बमोजिम हुने अन्य अनुगमन कार्यलाई बाधा पुऱ्याएको मानिने छैन ।
११. **बाधा अड्काउ फुकाउने अधिकार:** यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा अनुगमन समितिको बैठकबाट निर्णयका लागि बाधा अड्काउ फुकाउ गर्न गाउँ कार्यपालिकामा पठाईने छ ।
१२. **संशोधन:** यस कार्यविधिमा थपघट गर्ने अधिकार प्रचलित कानूनको अधिनमा रही गाउँ कार्यपालिकाको हुनेछ ।
१३. **अधिकार प्रत्यायोजन:** गाउँकार्यपालिकाले यस कार्यविधिको सम्पूर्ण दफा वा कुनै निश्चित दफाको कार्यान्वयनको अधिकार राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।

अनुसूचि १  
नौमूले गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
नौमूले, दैलेख

६ नं. प्रदेश, नेपाल

फिल्ड आदेश

संख्या:  
मिति:

१. नाम:

२. पद:

३. कार्यालय: नौमूले गाउँ कार्यपालिकाको कार्यालय, दैलेख ।

४. फिल्ड जाने स्थान: वडा नं

५. योजनाको नम्बर र नाम:-

६. फिल्ड भ्रमणको उद्देश्य:-

७. फिल्ड भ्रमण गर्ने अवधि: मिति २०७ ..... देखि २०७ .....सम्म

८. फिल्ड भ्रमण गर्ने साधन: मोटरसाइकल / जिप ।

९. फिल्ड भ्रमण निमित्त माग गरेको पेशकी रकम: छैन

१०. भ्रमण सम्बन्धी अन्य आवश्यक विवरण: नियमानुसार

.....  
(भ्रमण गर्ने)

.....  
भ्रमण स्विकृत गर्ने पदाधिकारी

मिति:-

आर्थिक प्रशासन शाखाको प्रयोजनका लागि

फिल्ड भ्रमण खर्च

बजेट नं. .... बाट नगद/चेक नं. .... रु. ....

..... अक्षरेपी .....

..... दिइएको छ ।

बुझिलिनेको सहि:-

नाम, थर :-

मिति:- २०७

आर्थिक प्रशासन शाखा

मिति:- २०७

अनुसूचि २

दफा ५ को उपदफा २ सँग सम्बन्धीत

नौमूले गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, नौमूले, देलेख ।

फिल्ड भ्रमण भत्ता बिल

नाम:

दर्जा: (श्रेणी खुल्ने गरी):

कार्यालय: नौमूले गाउँ कार्यपालिकाको कार्यालय, देलेख ।

कर्मचारीको स्थायी ठेगाना:

फिल्ड भ्रमणको उद्देश्य

नत्थी बिल आदिको संख्या

प्रस्थान		पहँच		भ्रमण साधन	भ्रमण खर्च	दैनिक भत्ता			होटल बास खर्च			फुटकर खर्च		कुल जम्मा	कैफियत
स्थान	मिति	स्थान	मिति			दिन	दर	जम्मा	दिन	दर	जम्मा	विवरण	जम्मा		
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६
					जम्मा										

१. भ्रमण खर्च (महल ६) को जम्मा रु.	
२. भ्रमण भत्ता (महल ९) को जम्मा रु.	
३. होटल बास खर्च (महल १२) को जम्मा रु.	
४. फुटकर खर्च (महल १४) को जम्मा रु.	
५. कुल जम्मा (महल १५) को जम्मा रु.	
६. भ्रमण पेशकी रु.	०
७. खुद भुक्तानि पाउने रकम रु.	

स्विकृत भ्रमण आदेश नं. \_\_\_\_\_ मिति २०७  
पेश भएको व्यहोरा ठीक छ  
भुटा ठहरे प्रचलित  
कानून बमोजिम  
सहने बुझाउने छु ।  
भ्रमण गर्ने  
कर्मचारीको दस्तखत:  
मिति: २०७

स्वीकृत रकम:  
जाँच गर्ने अधिकारीको  
दस्तखत:  
मिति:  
स्विकृत गर्ने अधिकारीको  
दस्तखत  
मिति:

द्रष्टव्य: पेश भएका बिलहरुमा मिति खुलाएको र कर्मचारीले पनि दस्तखत गरेको हुनुपर्दछ ।

पेश गरेका कागजात क्रम संख्या मिलाई पेश गर्नुपर्ने छ ।

अनुसूची-३

(दफा ६ को उपदफा १ सँग सम्बन्धित)

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू,  
गाउँ कार्यपालिकाको कार्यालय नौमूले दैलेख ।

विषय:- मासिक फिल्ड भ्रमण फाँटवारी ।

मिति २०७ साल ..... महिनामा यस गाउँपालिका अन्तर्गतका निम्न वडाका योजनाहरुमा निम्नानुसार फिल्ड भ्रमण गरीएको व्यहोरा अनुरोध छ ।

सि.नं.	फिल्ड भ्रमण गरिएको वडा नं. र ठाउँ	योजनाको नाम	मिति	उद्देश्य	प्रतिवेदन पेश गरे/नगरेको	उपभोक्ता समितिका अध्यक्ष/सचिव/कोषाध्यक्षको हस्ताक्षर

पेश गर्ने

सिफारिस गर्ने

नाम,थर

नामथर

दर्जा

दर्जा

हस्ताक्षर

हस्ताक्षर

यस फाँटवारीमा उल्लिखित तथ्यहरु सम्बन्धित प्रतिवेदन/फिल्ड आदेशसँग भिडाई पेश गरेको छु । अन्यथा ठहरे सहूला/बुभाउंला ।

अनुसूची-४

(दफा ६ को उपदफा २ सँग सम्बन्धित)

फिल्ड भ्रमण फाँटवारी नं.

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू,

गाउँ कार्यपालिकाको कार्यालय नौमूले दैलेख ।

विषय:- योजनागत फिल्ड भ्रमण फाँटवारी ।

यस गाउँपालिका अन्तरगतका निम्न योजनामा निम्न मितिमा फिल्ड भ्रमण गरी प्रतिवेदन पेश गरिएको व्यहोरा अनुरोध छ ।

सि.नं.	योजनाको लई तयार गर्न तोक भएको मिति	लई तयार गरी स्वीकृत भएको मिति	अनुगमन/रनिडविल उद्देश्यले फिल्ड भ्रमण भएको मिति	अनुगमन/रनिडविल प्रतिवेदन स्वीकृत भएको मिति	अनुगमन/रनिडविल उद्देश्यले फिल्ड भ्रमण भएको मिति	कार्यसम्पन्न प्रतिवेदन स्वीकृत भएको मिति
वडा नं.	योजनाको नाम					
वडा नं.	योजनाको नाम					
वडा नं.	योजनाको नाम					
वडा नं.	योजनाको नाम					
वडा नं.	योजनाको नाम					

पेश गर्ने

सिफारिस गर्ने

नाम,थर

दर्जा

हस्ताक्षर

नामथर

दर्जा

हस्ताक्षर

यस फाँटवारीमा उल्लिखित तथ्यहरु सम्बन्धित प्रतिवेदन/फिल्ड आदेशसँग भिडाई पेश गरेको छु । अन्यथा ठहरे सहुंला/बुभाउंला ।



प्रमाणीकरण मिति: २०७४/११/०२

आज्ञाले,  
दमन दाहाल  
प्रमुख प्रशासकीय अधिकृत